



नेपाल विद्युत प्राधिकरण

‘उज्यालो नेपालको संवाहक’

(नेपाल सरकारको स्वामित्व)

प्रधान कार्यालय, दहचौरमार्ग, काठमाडौं

पत्र संख्या : २०८३/०८४ ले.वि. च.नं: २२

मिति: २०८३/०४/०८

श्री आन्तरीक राजस्व विभाग,
लाजिम्पाट, काठमाडौं।

विषय : मूल्य अभिवृद्धि कर सम्बन्धमा।

प्रस्तुत विषयमा आर्थिक ऐन, २०८३ बाट विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर आकर्षित भए बमोजिम नेपाल विद्युत प्राधिकरण मिति २०८३/०४/०९ गते मूल्य अभिवृद्धि करमा दर्ता भएकोले मू.अ. कर विजक जारी गर्ने सम्बन्धमा देहायका विषयमा द्विविधा उत्पन्न हुन गएकोले तहाँ विभागबाट स्पष्ट पारिदिनुहुन अनुरोध गर्दछौं।

१. विद्युत प्राधिकरणले मासिक रुपमा खपत भएको विद्युतको रिडिङ्गका आधारमा विलिङ्ग गर्दै आएको छ। कूनै उपभोक्ताको २०८३ आषाढ महिनाको १ गते देखि ३२ गते सम्मको खपतको विलिङ्ग २०८३ श्रावण १ गते भएको खण्डमा मू.अ. कर आकर्षित हुने वा नहुने स्पष्ट पारिदिनुहुन।

२. विद्युत प्राधिकरणको स्वीकृत ट्यारिफ (Tariff) अनुसार विद्युत खपतमा न्यूनतम चार्ज वा Demand Charge लाग्ने गरेको छ। मूल्य अभिवृद्धि करमा दर्ता भएसँगै २०८३ श्रावण १ गते देखि जारी गरिएको कर विजकमा न्यूनतम चार्ज वा Demand Charge मा पनि मूल्य अभिवृद्धि कर लगाइएकोमा सो आकर्षित हुने वा नहुने स्पष्ट पारिदिनुहुन।

(दीर्घायु कुमार श्रेष्ठ)
का. मू. कार्यकारी निर्देशक

सम्पर्क फोन : ०१४१५३००७, ०१४१५३०१२, ०१४१५३१९३, ०१४१५३०८२, फ्याक्स : ०१४१५३००९

Email: neamd@nea.org.np, Web: www.nea.org.np